



स्वरोजगार लघुवित्त वित्तीय संस्था लि.

नेपाल राष्ट्र बैंकबाट 'घ' वर्गको इजाजतपत्रप्राप्त वित्तीय संस्था (स्वरोजगार लघुवित्त वित्तीय संस्था लि.)को कार्यक्षेत्र भएको।
SWAROJGAR LAGHUBITTA BITTIYA SANSTHA LTD.

दर्ता नं.: ११५७/०६६/०६७
केन्द्रीय कार्यालय
बनेपा, काभ्रेपलाञ्चोक
टेलिफोन नं.: ०११-६६१०६०
फ्याक्स नं.: ०११-६६१०६०
Email: info@slbbl.com.np

व्याजदरसम्बन्धी सूचना ।

(प्रकाशन मिति : २०८३/०३/३२)

स्वरोजगार लघुवित्त वित्तीय संस्था लिमिटेडको मिति २०८३ श्रावण १ गते देखि २०८३ असोज मसान्तसम्म प्रवाह हुने कर्जाहरुमा लागु हुने व्याजदर तपशिल बमोजीम रहने व्यहोरा सबैको जानकारीको लागि अनुरोध छ ।

तपशिल :

क्र.स	कर्जाका प्रकार	परिवर्तनीय आधार दर	आधार दरमा थप हुने प्रिमियम	छुट	परिवर्तनीय व्याजदर (आधार दर + प्रिमियम- छुट)	स्थिर व्याजदर
१	साधारण/व्यवसाय कर्जा	११.०८%	३.००%	०.२०%	१३.८८%	१३.८८%
२	व्यवसाय वृद्धि कर्जा	११.०८%	३.००%	०.२०%	१३.८८%	१३.८८%
३	वैकल्पिक उर्जा कर्जा	११.०८%	३.००%	०.२०%	१३.८८%	१३.८८%
४	दैवि प्रकोप कर्जा	११.०८%	३.००%	०.२०%	१३.८८%	१३.८८%
५	आकस्मिक कर्जा	११.०८%	३.००%	०.२०%	१३.८८%	१३.८८%
६	स्वरोजगार कर्जा	११.०८%	३.००%	०.२०%	१३.८८%	१३.८८%
७	व्यवसायिक कर्जा	११.०८%	३.००%	०.२०%	१३.८८%	१३.८८%
८	घर निर्माण कर्जा	११.०८%	३.००%	०.२०%	१३.८८%	१३.८८%
९	साधारण कर्जा	११.०८%	३.००%	०.२०%	१३.८८%	१३.८८%
१०	वैदेशिक रोजगार बिना धितो कर्जा	११.०८%	३.००%	०.२०%	१३.८८%	१३.८८%
११	कोभिड-१९, सरल कर्जा	११.०८%	३.००%	०.२०%	१३.८८%	१३.८८%
१२	केन्द्र घर कर्जा	११.०८%	०.००%	०.००%	११.०८%	११.०८%
१३	लघुउद्यम कर्जा	११.०८%	२.००%	०.२०%	१२.८८%	१२.८८%
१४	वैदेशिक रोजगार धितो कर्जा	११.०८%	२.००%	०.२०%	१२.८८%	१२.८८%
१५	ठुला पशुधन कर्जा	११.०८%	३.००%	०.२०%	१३.८८%	१३.८८%

नोट:

१. वित्तीय संस्थाको २०८२ चैत्र देखि २०८३ जेष्ठ सम्मको औसत आधार दर ११.०८ प्रतिशत रहेको छ ।
२. परिवर्तनीय व्याजदर (Adjustable Interest Rate) मा प्रवाह भएको कर्जामा कर्जाको प्रस्ताव पत्र (Offer Letter) मा उल्लेख गरिएको प्रिमियम दर कर्जा अवधिभर परिवर्तन गरिने छैन ।
३. स्थिर व्याजदर (Fixed Interest Rate) मा प्रवाह भएको कर्जामा कर्जाको प्रस्ताव पत्र (Offer Letter) मा उल्लेख गरिएको व्याजदर कर्जा अवधिभर परिवर्तन गरिने छैन ।
४. मिति २०८२/०४/०१ गते भन्दा अगावै प्रवाह भएका तथा बाँकी रहेका कर्जाहरुको हकमा साविक कायम रहेको व्याजदर नै कायम रहनेछ ।
५. विगतमा परिवर्तनीय व्याजदर (Adjustable Interest Rate) मा प्रवाह भएका तथा बाँकी रहेका कर्जाहरुको हकमा कर्जा लगानी गरिएको समयमा कायम रहेको प्रिमियम दर (Premium Rate) यथावत कायम रहनेछ ।
६. दलित, मुक्त कर्मैया, वादी, हलिया, द्वन्द्व पिडित, एकल महिला, अपाङ्ग, तथा जेष्ठ नागरिकहरुको हकमा माथि उल्लेखित व्याजदरमा १ प्रतिशत बिन्दुले व्याज सहुलियत प्रदान गरिनेछ । सो सहुलियत उपभोग गर्ने सदस्य बाहेक अन्य सदस्यहरुको हकमा वित्तीय संस्थाबाट प्रथम पटक रु. १,००,०००/- सम्मको कर्जा लिँदा वा प्रथम पटक आकस्मिक कर्जा लिँदा उल्लेखित व्याजदरमा १ प्रतिशत बिन्दुले व्याज सहुलियत प्रदान गरिनेछ ।
साथै, माथि उल्लेखित छुटका अतिरिक्त ठुला पशुधन कर्जामा १ वटा पशुपालनका लागि ०.१५% तथा १ भन्दा बढि पशुपालनका लागि ०.२५ % छुट प्रदान गरिनेछ ।
७. उल्लेखित छुटहरु नेपाल राष्ट्र बैंकको प्रचलित निर्देशन अनुरूप, वित्तीय संस्थाले आवश्यकता अनुसार समय-समयमा परिमार्जन वा खारेज गर्न सक्नेछ ।
८. अन्य व्यवस्था तथा सर्तहरु नेपाल राष्ट्र बैंकबाट लघुवित्त वित्तीय संस्थाहरुलाई जारी गरेको एकिकृत निर्देशन तथा वित्तीय संस्थाको नीति बमोजीम हुनेछ ।

h32